



नेपाल सरकार
अर्थ मन्त्रालय
आन्तरिक राजस्व विभाग
(कर प्रणाली सुधार शाखा)

४४१५८०२
फोन नं. ४४१५८०३
४४१९७९९
४४१४५६४

फ्याक्स नं.: ४४१९७८८
Website: www.ird.gov.np
E-mail: investigation@ird.gov.np

प.सं.: २०७७/२०७८

च.नं.

लाजिम्पाट काठमाडौं,

मिति २०७८/०३/३१

श्री ठूला करदाता कार्यालय
श्री मध्यमस्तरीय करदाता कार्यालय
श्री आन्तरिक राजस्व कार्यालय, सबै
श्री करदाता सेवा कार्यालय, सबै

विषय: कर बीजकको सिलसिलेवार नम्बर सम्बन्धमा

मूल्य अभिवृद्धि कर ऐन २०५२ को दफा १४ र दफा १४क ले कर बीजकका सम्बन्धमा कानूनी व्यवस्था गरेको छ । कर बीजकको सिलसिलेवार नम्बरका सम्बन्धमा विभागबाट विभिन्न मितिमा परिपत्र जारी गरिएका छन्। विद्युतीय बीजक सम्बन्धी कार्यविधि २०७४ ले पनि कम्प्युटर सफ्टवेयरबाट विद्युतीय बीजक जारी गर्ने सम्बन्धमा विभिन्न व्यवस्था गरेको छ । उक्त सबै व्यवस्थाहरूले प्रत्येक आर्थिक वर्षको शुरुदेखि कर बीजक नम्बर परिवर्तन हुने, बीजकको सिरियल नम्बरलाई Break गर्न नमिल्ने, विभिन्न शाखा उपशाखा वा कारोबारको प्रकृति अनुसार छुट्टाछुट्टै स्थानहरूबाट कर बीजक जारी गर्नु पर्ने भएमा त्यस्तो शाखा वा कारोबारलाई जनाउने गरी छुट्टै सिरियल नम्बरको स्वीकृति लिई बीजक जारी गर्न पाउने व्यवस्था गरेका छन् । तर यदाकदा धेरै शाखा हुने करदाताले शाखा कार्यालयहरूबाट जारी हुने बीजकको शीर्ष भागमा शाखाको नाम उल्लेख गरी प्रत्येक शाखाबाट समानान्तर नम्बरका कर बीजक जारी भइरहेको जानकारी हुन आएको हुँदा केन्द्रीय बीजक अनुगमन प्रणाली विकासको सन्दर्भमा करदाताले जारी गर्ने प्रत्येक कर बीजक विशिष्ट र पृथक (Unique and distinct) हुनु पर्ने भएकाले यस पूर्व जारी भएका परिपत्र तथा कार्यविधिले गरेका व्यवस्थाहरूलाई कायम राख्दै कर बीजकको सिलसिलेवार नम्बरका सम्बन्धमा देहाय बमोजिम गर्नु गराउनु हुन निर्णयानुसार अनुरोध छ:

१. मूल्य अभिवृद्धि करमा दर्ता भएका सबै करदाताले मूल्य अभिवृद्धि कर ऐन २०५२ को दफा १४ बमोजिम म्यानुअल बीजक वा दफा १४क बमोजिम विद्युतीय बीजक जारी गर्दा दोहोरो नम्बर नहुने गरी प्रत्येक बीजकको सिलसिलेवार नम्बर विशिष्ट र पृथक (Unique and distinct) हुने गरी बीजकमा छपाइ गर्ने वा आफ्नो कम्प्युटर सफ्टवेयरमा सुधार गर्ने ।
२. म्यानुअल वा विद्युतीय माध्यमबाट एक भन्दा बढी स्थानहरूबाट कर बीजक जारी गर्नु पर्ने भएमा बीजक जारी गर्ने प्रत्येक स्थान (Billing Outlet) को पहिचान खुल्ने गरी कर बीजक नम्बरको अगाडि वा पछाडि वा मध्य भाग जहाँ भए पनि बीजक जारी गर्ने स्थान (Billing Outlet) को पहिचान खुल्ने कोड वा अक्षर वा संकेत अनिवार्य रूपमा राखी प्रत्येक कर बीजकलाई विशिष्ट र पृथक (Unique and distinct) बनाउने ।
३. विभिन्न शाखा, उपशाखा वा काउण्टरबाट म्यानुअल बिलिंग गर्ने करदाताले बीजकको शीर्ष भागमा शाखा, उपशाखा वा काउण्टरको नाम उल्लेख गरे तापनि बीजकको सिलसिलेवार नम्बर विशिष्ट र पृथक (Unique and distinct) बनाउन माथि प्रकरण २ बमोजिम बीजक जारी गर्ने स्थान (Billing Outlet) को पहिचान खुल्ने कोड वा अक्षर वा संकेत राख्ने ।
४. बीजक जारी गर्ने स्थान (Billing Outlet) को पहिचान खुल्ने कोड वा अक्षर वा संकेत राखी प्रत्येक आर्थिक वर्षमा बीजकको सिलसिलेवार नम्बर १ बाट शुरू गर्ने र बीजकको सिरियल नम्बरलाई Break गर्न नमिल्ने बनाउने ।

बोधार्थ:

१. विभागका सबै शाखा
२. मूल्य अभिवृद्धि कर प्रयोजनको लागि दर्ता भएका सबै आदरणीय करदाताज्यू

महाराज कोईराला
निर्देशक